

गौर नगरपालिकाको कृषक समूह गठन तथा व्यवस्थापन कार्यविधि, २०७६

स्वीकृत मिति: २०७६/१२/२

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को द (५) मा भएको व्यवस्था तथा गौर नगरपालिकाको कार्य क्षेत्र भित्र कृषि विकासमा संलग्न कृषक व्यवसायीहरुलाई समयसापेक्ष कृषि प्रसारमा परिचालन गर्ने र सरल, सहज, सुलभ, मितव्ययी तवरले कृषि उत्पादन प्रणालीमा सुसर्गाठन व्यवस्था र पद्धतिको विकास गरी कृषिको समष्टिगत विकासमा योगदान पुऱ्याउनुका साथै कृपक समूहहरुलाई समन्वयात्मक रूपमा परिचालन गर्ने र कृषि क्षेत्रमा संलग्न निकायहरुको काम कार्वाहीलाई प्रक्रियागत रूपमा नियमन गर्ने गराउन समेत आवश्यक रहेकोले गौर नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ बमोजिम नगर कार्यपालिकाले यो कार्यविधि बनाएको छ।

परिच्छेद - १

प्रारम्भिक


१. संक्षिप्त नाम र प्रारम्भ:

- (क) यो कार्यविधिको नाम “गौर नगरपालिकाको कृषक समूह गठन तथा व्यवस्थापन कार्यविधि, २०७६” रहेको छ।
- (ख) यो कार्यविधिगौर नगरपालिकाको नगर कार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ।

२. परिभाषा:

विषय वा प्रसङ्गले अको अर्थ नलागेमा यस निर्देशिकामा -

- (क) “नगरपालिका” भन्नाले गौर नगरपालिकालाई सम्झनु पर्दछ।
- (ख) “कार्यालय” गौर नगरपालिका, नगर कार्यपालिकाको कार्यालयलाई जनाउँदछ।
- (ग) “प्रमुख” भन्नाले गौर नगरपालिकाको प्रमुखलाई जनाउँदछ।
- (घ) “उपप्रमुख” भन्नाले गौर नगरपालिकाको उपप्रमुखलाई जनाउँदछ।
- (ङ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई जनाउँदछ।



५

- (च) "कृषक" भन्नाले कृषि उत्पादनमा प्रत्यक्ष संलग्न भएको व्यक्तिलाई जनाउँदछ ।
- (छ) "वडा" भन्नाले गौरनगरपालिकाको वडालाई सम्झनु पर्दछ ।
- (ज) "संविधान" भन्नाले नेपालको संविधान सम्झनु पर्दछ ।
- (झ) "कृषक समूह" भन्नाले कृषि पेशामा संलग्न भई साभा प्रकृतिका समस्या, आवश्यकता र चाहनाहरु भएका घटीमा १५ वा सो भन्दा बढी व्यक्तिहरु संलग्न भईसामूहिक प्रयासद्वारा निश्चित साभा उद्देश्यहरु प्राप्त गर्न बनाईएको समूहलाई जनाउँदछ ।
- (ञ) "समूह विधान" भन्नाले यस कार्यविधि बमोजिम गठन भएको कृषक समूको विधानलाई जनाउँदछ ।
- (ट) "हितकोष" भन्नाले कुनैपनि संघ संस्था, कार्यालय, योजना, परियोजना सञ्चालन गर्न नगद, जिन्सी तथा भौतिक सरसामान नगद मौज्दात, ऋण लगानी, लगानीको रूपमा रहेको समूहको नगद पूँजीलाई जनाउँदछ ।
- (ठ) "हितकोष परिचालन" भन्नाले संकलित हितकोषलाई उत्पादनमूलक कार्यमा गरिएको लगानीलाई जनाउँदछ ।
- (ड) "यमूह सशक्तिकरण" भन्नाले कृषक समूहलाई उद्देश्य अनुरुप अधि बढन प्रयासरत रहने वा अशक्त अवस्थामा रहेका समूहलाई केही सहयोग गरी सशक्त बनाउने कार्यलाई जनाउँदछ ।
- (ढ) "कार्य समिति" भन्नाले निर्देशिका अनुसार निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्य पदाधिकारीहरुलाई जनाउँदछ ।
- (ण) "साधारण सभा" भन्नाले यस निर्देशिका बमोजिम गठित सभालाई जनाउँदछ ।
- (त) "कृषि" भन्नाले वाली, वागवानी, पशुपन्छी, मत्स्यआदि कृषिका सबै उप-क्षेत्रसँग सम्बद्ध उत्पादन, उद्योग एवम् व्यवसायहरु समेत जनाउँदछ ।
- (थ) "लेखा" भन्नाले प्रचलित कानुन, ऐन नियम, नीति, कार्यक्रम तथा निर्णय, आदेश तथा मापदण्ड समेतलाई आधार मानी कारोबारको यथार्थ विवरण देखिने गरी राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई जनाउँदछ ।



मुमन कुमार कार्की
प्रमुख प्रशासकिक अधिकृत
अजय कुमार गुप्ता
नगर प्रमुख
मैर नगरपालिका, रैतहट

३. उद्देश्यः

कृषक समूह गठन तथा सञ्चालनमा सधाउ पुच्चाउनका लागि यस निर्देशिकाको तपसिल अनुसारका उद्देश्यहरु रहेका छन् ।

- (क) प्रत्यक्ष रूपमा उत्पादनमा संलग्न कृषकहरु आवद्ध समूहहरुको समन्वय, व्यवस्थापन र नियमन गर्नका लागि सहयोग पुच्चाउने,
- (ख) कृषि प्रसार व्यवस्थापन, सञ्चालन र नियमन सम्बन्धी कार्यमा सहयोग पुच्चाउने,
- (ग) कृषक समूहको गठन र सञ्चालनकालागि आवश्यक मापदण्ड र प्रक्रियाको मार्गदर्शन गर्ने,
- (घ) हितकोष व्यवस्थापन तथा परिचालन गर्न स्पष्ट निर्देशनदिने,
- (ङ) कृषक समूह गठन तथा परिचालन कार्यमा संलग्न निकाय र व्यक्तिको भूमिका र जिम्मेवारी तोक्ने,
- (च) कृषक समूह व्यवस्थापन, सुपरिवेक्षण, अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई विकास गर्ने ।

४. कार्यविधिको प्रयोगः

यस कार्यविधिको प्रयोग देहायका अवस्थामा हुनेछ ।

- (क) कृषि क्षेत्रमा संलग्न निकायहरुको काम कारबाहीलाई प्रक्रियागत रूपमा प्रभावकारी समन्वय गरी सुशासन लागु गर्ने,
- (ख) सरकारी तथा गैरसरकारी निकायहरुबाट कृषि सम्बन्धी कार्यक्रम गर्नका लागि समूह गठन तथा व्यवस्थापन गर्नु पर्दा,
- (ग) समूहको योजना तर्जुमा गर्ने,
- (घ) समूह हितकोष सङ्कलन तथा परिचालन गर्ने,
- (ङ) समूहमा लेखा व्यवस्थापनका लागि,
- (च) समूहमा मतभेद व्यवस्थापन गर्नु पर्दा,
- (छ) विभिन्न सरोकारवाला पक्षहरुको भूमिका र जिम्मेवारी तोक्नुपर्ने अवस्थामा ।

मुकुन्त कुमार कार्की
प्रमुख प्रशासकिय अधिकृत
अजय कुमार गुराटा
गर्ग प्रमुख
तेर नारायणलिका, रोतहट

कृषक समूह गठनका आधारहरु, सदस्यहरुको छनौट र समूहको वर्गीकरण

५. समूह गठनका आधारहरु:

कार्यालयले समूह गठन गर्दा देहायका कुराहरु विचार गर्नु पर्नेछ।

- (क) कृषकहरुको आवश्यकता र स्थान विशेषको कृषि उत्पादन/पशु पालनको सम्भाव्यता,
- (ख) सेवा पुऱ्याउनु पर्ने घरधुरी संख्या र कृषक संख्या,
- (ग) कृषकहरुको आर्थिक, सामाजिक स्थिति र श्रोत साधनको अवस्था,
- (घ) कृषक समूहमा विभिन्न वर्गका कृषकहरुको प्रतिनिधित्वको सुनिश्चितता,
- (ड) समूहमा आबद्ध गराउन वास्तविक कृषकहरुको सुनिश्चितता र छनौट

६. कृषक समूह गठनका लागि सदस्यहरुको छनौट गर्दा ध्यानदिनुपर्ने कुराहरु:


- (क) साभाकार्यको उद्देश्य लिएका,
- (ख) यथासभ्बव समान सामाजिक एवं आर्थिकस्तर भएका,
- (ग) संभव भए सम्म साक्षर एवं शिक्षित कृषकहरु भएका र शैक्षिक स्तरमा समानता भएका,
- (घ) समूहगत कार्यमा समय दिन सक्ने,
- (ड) उत्पादन समूहको हकमा सकेसम्म सँगसँगै खेत भएका,
- (च) यथासभ्बव एउटै समुदायमा बसोबास गर्ने,
- (छ) एकाघरको एक जनाभन्दा बढी सदस्य एउटै समूहमा सदस्यता लिन सक्ने छैनन्।
- (ज) कुनै एक समूहमा आबद्ध भईसकेको सदस्य अर्को त्यस्तै प्रकृतिको समूहमा आबद्ध हुन सक्नेछैन।
- (झ) कृषि पेशालाई मुख्य पेशाको रूपमा अंगालेको हुनुपर्ने।

७. समूहको वर्गीकरण:

समूहका सदस्यहरुको लैङ्गिक सहभागिता, समूहले निश्चित गरेको क्षेत्रगत आधारका साथै मूल्य श्रृंखलाको आधारमा कृषक समूहलाई विभिन्न समूहहरुमा वर्गीकरण गर्न सकिनेछ।

(क) लैङ्गिक सहभागिताको आधारमा-

१. महिला कृषक समूह



मुमन कुपार कार्की
प्रधान प्रशासनिक अधिकारी
अन्तर्राष्ट्रीय प्रवृत्ति
नगर प्रवृत्ति
और वारपालिका, नेपाल

(५/८)

२. पुरुष कृषक समूह

३. मिश्रित कृषक समूह

(ख) क्षेत्रगत आधारमा -

१. पशुपन्धीपालन समूह (पशुपंक्षीका जात अनुसारका पशु पालन समूह)

२. बाली समूह

३. वागवानी समूह

४. विजवृद्धि समूह

५. मौरी पालन समूह

६. रेशम खेती समूह

७. कृषिबजार व्यवस्थापन समूह

८. आई.पि.एम. कृषक समूह आदि

९. घाँस उत्पादन समूह

१०. मत्स्य पालन समूह

११. च्याउ उत्पादन समूह

(ग) मूल्य शृंखलाको आधारमा -

१. कृषि सामाग्री उत्पादन समूह (बिउ उत्पादक, प्राङ्गणिक मल उत्पादक आदि)

२. उत्पादन समूह

३. प्रशोधन समूह

४. बजारीकरण समूह, आदि

परिच्छेद - ३

समूह गठन प्रक्रिया, कार्य समितिको संरचना र पदाधिकारीको जिम्मेवारी

८. समूह गठन प्रक्रिया:

(क) प्रारम्भिक कृषक भेला

- .(१) इच्छुक कृषकहरुको भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने,
- (२) सरोकारवाला निकायहरुलाई आमन्वयन गर्न सकिने,

मुमन कुमार कार्की
प्रारम्भिक अधिकारी

अञ्जय कुमार गुप्ता
अगर प्रमुख
तीर नगरपालिका नेतृत्व

5

- (६८)
- (३) कृषक भेलामा छलफलको एजेण्डा, मिति, समय तथा स्थान तय गर्ने,
 - (४) कृषक भेला सञ्चालनका लागि कृषकहरु मध्ये एकजनाले जिम्मेवारी लिई नेतृत्व गर्ने,
 - (५) कृषक भेलाको उद्देश्य र आवश्यकता (समूह गठनको उद्देश्य र आवश्यकता) बारे जानकारी दिने।

(ख) छलफल सञ्चालन

- (१) कृषक भेलाको उद्देश्य र आवश्यकता (समूह गठनको उद्देश्य र आवश्यकता) विस्तृत रूपमा प्रष्ट पार्ने,
- (२) कृषक भेलाका एजेण्डाहरुमा क्रमशः छलफल गर्दै बुँदा टिपोट गरी निर्णय पुस्तिका तयार गर्ने,
- (३) समूह सदस्य बन्न इच्छुक व्यक्तिहरु छनौट गरी नामावली तयार गर्ने,
- (४) उक्तभेलाले तदर्थ समिति गठन र कार्य विभाजन गर्ने।

(ग) तदर्थ समितिको बैठक सञ्चालन

- (१) बैठकका विषयवस्तुहरु तय गरी तदर्थ समितिका सदस्यहरुलाई जानकारी दिने,
- (२) सम्बन्धित निकायहरुलाई निमन्त्रणा गर्ने,
- (३) आवश्यक कागजात तयारी गर्ने,
- (४) समूहको विधानको खाका तयार पार्ने,
- (५) समूह हितकोष सम्बन्धी निर्णय गर्ने,
- (६) समूहको उद्देश्य र कार्यक्रम तर्जुमा गर्ने,
- (७) नगरपालिकामा विधान दर्ता गराउन जिम्मेवारी दिने,
- (८) तदर्थ समिति गठन भएको एक महिना भित्र प्रारम्भिक साधारण सभाको आयोजना गर्ने।

(घ) प्रारम्भिक साधारण सभाको सञ्चालन र जिम्मेवारी

- (१) ७ सदस्यीय कार्य समितिको गठन गर्ने,
- (२) समूहको वार्षिक कार्य योजना तथा कार्यक्रम तयार गरी अनुमोदन गर्ने,
- (३) विधान मस्यौदा माथि छलफल एवम् स्वीकृत गर्ने,

मानव विकास विभाग
नगरपालिकाको कार्यालय
नारायण रोडलाई
पाटी, दोलखा
२५ अप्रैल, नेपाल

६
मुमन कुमार कार्की
गाल्प प्रशासक्य अधिकृत
अधिकारी कुमार गुरुङ
नगर प्रमुख
नगरपालिका, रोतहार

(४) बैक खाता सञ्चालन सम्बन्धि निर्णय गर्ने,

(५) आवश्यकता अनुसार निर्णयहरु गर्ने ।

९. कार्य समितिको संरचना:

(१) कृषक समूहको कार्य समितिमा समावेशी सिद्धान्तको आधारमा देहायका पदाधिकारीहरु रहने गरी कार्य समिति गठन गर्नुपर्नेछ ।

(क) अध्यक्ष - १

(ख) उपाध्यक्ष - १

(ग) सचिव - १

(घ) कोषाध्यक्ष - १

(ड) सदस्य - ३

(२) मिश्रित कृषक समूहको हकमा कार्य समितिको पदाधिकारी अन्तर्गत अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कम्तीमा १ पदमा महिला अनिवार्य हुनुपर्नेछ । यस बाहेक समूहले निश्चित व्यक्तिहरूलाई संयोजक तोकेर ऋण उपसमिति, आर्थिक उपसमिति, प्राविधिक उपसमिति, प्रचार प्रसार उपसमिति तथा बजार व्यवस्थापन उपसमिति जस्ता उपसमितिहरु गठन गरी जिम्मेवारी प्रदान गर्न सक्नेछ । ऋण उपसमिति कोषाध्यक्षको संयोजकत्वमा गठन गर्नु पर्नेछ । मिश्रित समूहको हकमा कार्य समितिमा कम्तीमा ३५ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गराउनु पर्नेछ । समूह गठन एवं हितकोष परिचालनको सन्दर्भमा लोकतान्त्रिक पद्धतिको अवलम्बन गर्नु पर्नेछ ।


१०. पदाधिकारीको काम, कर्तव्य र अधिकार:

कृषक समूहको कार्य समितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(क) कृषि प्रसारको कार्य गर्ने गराउने,

(ख) समूहलाई प्रभावकारी ढंगले परिचालन गर्ने,

(ग) कृषि कार्यक्रमहरुको अनुगमन तथा सुपरीवेक्षण गर्ने,



अजय कुमार गुरुता
नगर प्रभुता
नगरपालिका, रोतहट

- (घ) नगरपालिका तथा विभिन्न निकायबाट प्राप्त हुने अनुदान तथा सहयोग समुचित तवरले
सदुपयोग भए नभएको अनुगमन गर्ने,
- (ङ) कार्यक्रम तयार गरी सम्बन्धित निकायमा माग गर्ने,
- (च) कृषि तथा पशुजन्य रोगको रोकथामको लागि पहल गर्ने,
- (छ) तोकिएका अन्य कार्य गर्ने, गराउने ।

परिच्छेद - ४

समूह विधान

११. समूह विधान:

समूह विधान कुनै संघ/संस्थाको उद्देश्य प्राप्तिका लागि क्रियाकलाप सञ्चालन गर्न बनाईएको नीति, नियम तथा कानुनको दस्तावेजको समूह र सदस्यहरूलाई उद्देश्य प्राप्तिमा सहज गराउने खालको हुनुपर्नेछ । कृषक समूहले अनुसुची-१ अनुसारको विधान बनाउनु पर्नेछ ।

(क) कृषक समूह विधानमा हुनुपर्ने मुख्य मुख्य कुराहरु:

- (१) नेपालको संविधान र सङ्घीय, प्रादेशिक र स्थानीय कानुनसँग नबाझिने ।
- (२) नेपालको कृषिनीतिसँग मेल खाने ।
- (३) सफा, स्पष्ट, एक आपसमा नबाझिने, सरल भाषाको प्रयोग भएको ।
- (४) लोकतान्त्रिक रूपमा चुनावी प्रकृयाद्वारा पदाधिकारीहरुको निर्वाचनहुने प्रावधान राखिएको ।
- (५) विधान संशोधनको प्रावधान भएको ।
- (६) महिला सहभागितालाई प्रोत्साहन गरिएको ।
- (७) कार्यकारिणी समिति, साधारण सभातथा साधारण सदस्यहरु बीच शक्ति सन्तुलन भएको ।

(ख) विधान बनाउने तरिका:

- (१) विधान मस्यौदा समिति तयार गर्ने ।
- (२) नमूना विधानको प्रयोग गरेर प्रत्येक दफा-उपदफामा छलफल गरी आफ्नो समूहको उद्देश्य अनुसार मस्यौदा विधान तयार गर्ने ।
- (३) मस्यौदा विधानलाई साधारण सभामा छलफल गरी पारित गर्ने ।
- (४) पारित विधानलाई सम्बन्धित समूहमा दर्ता गराउन पहल गर्ने ।

(ग) विधान संशोधन प्रक्रिया:

- (१) विधान संशोधन समिति गठन गर्ने ।

- (२) संशोधित विधानलाई कार्य समितिमा प्रस्तुत गरी पारित गर्ने ।
- (३) साधारण सभाको कमिटीमा निश्चित (विधानमा तोकिए बमोजिम) बहुमतद्वारा पारित गर्ने ।
- (४) संशोधित विधानलाई पहिले दर्ता गरिएको कार्यालयमा पेश गर्ने ।
- (५) सम्बन्धित कार्यालयले संशोधित विधानलाई स्वीकृत गरेपछि, मात्र विधान संशोधन भएको मानिनेछ ।

परिच्छेद - ५

कृषक समूह दर्ता, पुनर्गठन तथा नवीकरण

१२. कृषक समूह दर्ता नगरी संचालन गर्न नहुने:

- (१) कृषक समूह कार्यालयमा कार्यालयमा दर्ता नगरी संचालन गर्न पाइने छैन ।
- (२) कृषक समूह दर्ताका लागि कार्यविधिको अनुसूचि-३ मा निर्धारण गरिएको निवेदनका साथ अनुसूचि-१ बमोजिमको समूह विधान र अनुसूचि-२ बमोजिमको समूह विवरण फाराम भरी कार्यालयमा पेश गर्नुपर्नेछ ।
- (३) कार्यालयले कृषक समूहदर्ताका लागि ~~तोकिएको सम्मिलित~~ दर्ता गर्नेछ । साथै, कार्यालयले कृषक समूहलाई अनुसूचि-४ बमोजिम कृषक समूह दर्ता प्रमाणपत्र दिनेछ । यसरी दर्ता गरिएको कृषक समूहको अवधि २ वर्षको रहनेछ र तत्पश्चात पुनः नवीकरण गर्नुपर्नेछ ।

१३. कृषक समूह पुनर्गठन गर्ने:

समूह विधानमा उल्लेख भए बमोजिम कृषक समूहले आफ्नो आवश्यकताको आधारमा समूह पुनर्गठन गर्न सक्नेछ । याथै, कृषक समूहको साधारण सभा वर्षको एकपटक आश्विन मसान्त सम्माना गरी यस्तु पर्नेछ । कृषक समूहले आफ्नो समूहको साधारण सभा/पुनर्गठन गरी कार्यालयको सम्बन्धित शाखालाई जानकारी दिनु पर्नेछ ।

१४. कृषक समूह नवीकरण गर्ने:

- (१) कृषक समूहले आफ्नो कृषक समूहदर्ता प्रमाण-पत्रको २ वर्ष अवधि पुरा भैसकेपछि नवीकरण गर्नु पर्नेछ । त्यस पछिको प्रत्येक १/१ वर्षमा कृषक समूहले पाप्त गरेको कृषक



- (6)
- समूह दर्ता प्रमाणपत्र सहितको निवेदन कार्यालयमा म्याद सकिएको ३५ दिनभित्र पेश गरी नवीकरण गराउनु पर्नेछ र कार्यालयले तोकिएको राजस्व शुल्क लिइ नवीकरण गरी दिनेछ।
- (२) म्याद सकिएको ३६ औं दिन देखि एक वर्ष सम्म रु.१००/- थप राजस्व शुल्कलिई नवीकरण गर्न सकिनेछ। एक वर्षसम्म पनि नवीकरण नगरेको खण्डमा प्रतिवर्ष रु.१००/- का दरले नवीकरण शुल्क थपहुँदै जानेछ।
- (३) विगतमा विषयगत कार्यालयमा दर्ता रहेका समूह नगरपालिकामा नियमानुसार दर्ता गर्नुपर्नेछ। नवीकरण नभएका वा निष्कृत भएका संस्थाले दफा १३ र १४ कै प्रकृया अपनाई आफुलाई अद्यावधिक गर्नुपर्नेछ।

परिच्छेद - ६

समूहश्रोत/हितकोष सङ्कलन तथा परिचालन

१५. श्रोत/हितकोष परिचालन:

समूहमा सङ्कलन भएको रकम नजिकको बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ र समूह अध्यक्ष वा सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट सो खाताको सञ्चालन गर्नु पर्नेछ। समूहले गरेको कुल लगानी मध्ये कम्तीमा ५० प्रतिशत लगानी कृषि/पशु पालन/ मत्स्यपालन क्षेत्रमा गर्नु पर्नेछ। ऋण प्रवाह गर्दा लाग्ने ब्याज दर साधारण सभाले निर्धारण गर्नेछ। कुनै कृषक समूहले उक्त समूहको सदस्य नरहेको व्यक्तिलाई लगानी गर्न पाउने छैन।

परिच्छेद - ७

समूहमा लेखा व्यवस्थापन

१६. समूहमा लेखा व्यवस्थापन:

समूह सञ्चालनका निम्नि आर्थिक तथा व्यवसायिक कारोबारमा निम्नानुसारका मुख्य चारवटा खाता राखेर सरल तरिकाले लेखा व्यवस्थापन गर्न सकिनेछ।

- (क) सम्पत्ति (नगद तथा जिन्सी) खाता
- (ख) सामान विक्रि तथा आमदानी खाता
- (ग) सामान खरिद तथा खर्च खाता
- (घ) दायित्व खाता
- (क) सम्पत्ति (नगद तथा जिन्सी) खाता :



सुभन कुमार कार्की
समूह प्रशासनिक अधिकारी

अजग्रबुमार गाउँ
नगर प्रमुख
तौर नगरपालिका, रीतहट

यस खातामा कृषक समूहहरुको स्वामित्वमा रहेको धनमाल, जायजेधा, सम्पत्ति लगायीत लगानी रकम, अरुबाट पाउनु पर्ने रकम आदि समावेश गरिएको हुन्छ । यसमा खास गरी समूहको नाउँमा रहेको नगद तथा बैंक मौज्दात, लगानी, ऋण दिएको रकम, अरुबाट पाउनु पर्ने हिसाव, मेशिन, फर्निचर, घर जग्गा, सवारी साधन आदि हिसावहरु समावेश गरिएको हुन्छ । यसमा समूहको सम्पत्ति बृद्धि हुँदा डेविट र घट्दा क्रेडिट हुन्छ ।

(ख) सामान बिक्री तथा आमदानी खाता :


यस खातामा कृषक समूहहरुको सरसामान र सेवा बिक्रिबाट प्राप्त रकम लगायत लगानी तथा ऋणबाट प्राप्त ब्याज आम्दानी, व्यापारी छुट सुविधा, संघ संस्थामा प्राप्त अनुदान, सदस्यता वा प्रवेश शुल्क, स्थिर सम्पत्ति भाडामा दिए वापत प्राप्त रकम, हर्जना वापत प्राप्त रकम आदि आम्दानी समावेश गरिएको हुन्छ । यस खाताको अन्त्यमा देखाइने कुल मौज्दात सामान्य तया डेविट हुन्छ ।

(ग) सामान खरिद तथा खर्च खाता :

यस खातामा कृषक समूहहरुले खरिद गर्ने सरसामान र सोको ढुवानीमा लाग्ने ज्याला तथा खर्च लगायत कार्यालय सञ्चालन खर्चहरु तलव, भत्ता, मर्मत, घरभाडा, धारापानी, विजुली, व्याज खर्च, ह्रासकट्टी रकम, वैठक भत्ता, विविध आदि खर्चहरु समावेश गरिएका हुन्छन्। यस खाताको अन्त्यमा देखाइने कल मौज्दात सामान्यतया क्रेडिट हुन्छ ।

(घ) दायित्व खाता :

कृषक समूहहरुले अरुलाई बुझाउनु पर्ने सबै प्रकारको हिसाव रकम यस खातामा चढाउनु पर्दछ । यसमा सदस्यहरुको प्रवेश शुल्क, बचत रकम, डिपोजिट रकम, धरौटी रकम, ऋण रकम, कसैलाई भुक्तानी दिनु पर्ने हिसाव लगायतका अन्य दायित्वहरु समावेश गरिएको हुन्छ । यस खातामा खर्च डेविट हुन्छ भने आम्दानी क्रेडिट हुन्छ । यसमा खर्च (डेविट), आम्दानी (क्रेडिट) र शेष (मौज्दात) गरी तीनवटा महलहरु रहेका हुन्छन् । सम्पति (नगद तथा जिन्सी) खाता, आम्दानी खाता, खर्च खाता र दायित्व खाता बनाउन सकिनेछ । आवश्यकतानुसार अन्य सहायक खाताहरु पनि प्रयोग गर्न सकिनेछ ।



समूह सञ्चालन/परिचालन

१७. समूह सञ्चालन/परिचालन:

(क) समूहको समस्या एवं आवश्यकताको पहिचान तथा प्राथमिकता:

समूहकासमस्याहरु उपलब्ध श्रोत, साधन, समूह सदस्यहरुको क्षमता एवं प्रविधिहरुको आधारमा तिनीहरुको प्राथमिकता तोकी सरले एवं कम खर्चिलो समाधान खोज्नु पर्नेछ।

(ख) समूह सञ्चालनका लागि नियमहरुको विकास:

आफ्नो उद्देश्यहरु पुरा गर्न हरेक समूहले आफ्ना नियमहरु बनाउनु पर्नेछ। अन्य नियमहरुको साथै आफ्ना पदाधिकारीहरुको चयन विधि र तिनको कार्य अवधि पनि तिनमा समावेश भएको हुनु पर्नेछ।

(ग) आयमूलक क्रियाकलापहरु:

सबै समूह सदस्यहरुले व्यक्तिगत एवं समूहगत रूपमा समेत उनीहरु सँग उपलब्ध श्रोत र साधन अनुसार आफ्नो इच्छानुकुल एउटा वा त्यो भन्दा बढी आयमूलक क्रियाकलापको थालनी गर्नु पर्नेछ।

(घ) पुरस्कारको व्यवस्था:


प्रत्येक वर्ष सहमतिका आधारमा छानिएको सबैभन्दा राम्रो काम गर्ने एक सदस्यलाई समावेशीताको आधारमा आफ्नै श्रोत/हितकोषबाट पुरस्कार दिने व्यवस्था मिलाउन सकिनेछ।

(ङ) अविलम्ब सेवा तथा सहयोग पुऱ्याउने:

विभिन्न निकायहरुबाट सेवा तथा सहयोग माग गरेमा अविलम्ब सहयोग गर्ने र यसरी प्रदान गरिने सेवाहरु कृपक समूहको माध्यमबाट पुऱ्याउँदा एक अर्का सँग नबाझिने हुनु पर्नेछ।

(च) समूह सदस्यहरुको सिप तथा क्षमता विकास:

तालिम मार्फत समूह सदस्यहरुको आत्मविश्वास बढाउनुको साथै उनीहरुमा सिप तथा क्षमता विकास र इच्छाको अभिवृद्धि गर्ने भएकाले प्रभावकारी, कुशल एवं दिगो रूपमा समूहलाई गतिशील बनाई समूहको उद्देश्य हासिल गर्न समूह सदस्य र पदाधिकारीहरुलाई



सम्बन्धित निकायहरुसँग समन्वय र सहकार्य गरी समयसापेक्ष र व्यवहारिक तालिमको
लागि पहल गर्नु पर्नेछ । यदि सहकार्य गर्न नसकेमा कृपक समूह स्वयं आफैले व्यवस्थापन
गर्नु पर्नेछ ।

(छ) सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन:

प्रत्येक वर्ष समूहले सञ्चालन गरेको विभिन्न क्रियाकलापहरुको अनुगमन, सुपरिवेक्षण र
मूल्याङ्कन गर्न ३ सदस्यीय एक उपसमिति बजाउन सकिनेछ ।

परिच्छेद - ९

समूहमा मतभेद व्यवस्थापन

१८. मतभेद व्यवस्थापनको प्रक्रिया:

- (१) समूह परिचालनको सम्बन्धमा उभिएका हरेक मतभेदहरुको निरूपण सम्बन्धित वडा
स्तर/सेवा केन्द्रमा रहने पशु/कृषि प्राविधिकले गर्नेछ । यसरी वडा स्तर/सेवा केन्द्रमा
गरिएको निरूपणसँग असहमतहुने पक्षले नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा तोकिए
बमोजिम गठित ३ सदस्यीय मेलमिलाप समिति समक्ष पुनरावेदन गर्न सक्नेछ ।
- (२) मतभेद निरूपणका सम्बन्धमा उक्त समितिको व्याख्या नै अन्तिम हुनेछ ।
- (३) आवश्यकता अनुसार उक्त समितिले सम्बन्धित शाखाको रायलिन सक्नेछ ।

सुनन कमार काकी
प्रमुख प्रशासनिक अधिकारी

अजय कुमार गुप्ता
तीर नगर प्रमुख
तीर नगरपालिका, रातहर

कृषक समूहको योजनातर्जुमा र श्रोत साधनको विकास

१९. योजना तर्जुमा प्रक्रिया:

कृषक समूहले कृषि कार्यक्रमको योजनातर्जुमा प्रकृयालाई देहायका आधारमा योजना निर्माण गरी योजनातर्जुमा गर्नु पर्नेछ ।

१. आयोजनाको नाम

२. पृष्ठभूमी : आयोजनाको आधारभूत तथ्याङ्क, संभावना, अवसर र चूनौती

३. आयोजनाको उद्देश्य

४. आयोजनाको प्रतिफल

५. आयोजना सञ्चालन गरिने क्षेत्र

६. आयोजनाको अवधी

७. आयोजनाको कृयाकलापहरु

८. लाभान्वित परिवार संख्या: प्रत्यक्ष तथा अप्रत्यक्ष, न्यूनआय वर्ग, महिला, दलित, जनजाति आदि

९. आवश्यक कारक तत्वहरु

१०. आर्थिक सारांश

११. आयोजनाको किसिम: समूहको आफ्नै लगानी, साझेदारीमा सञ्चालित

१२. आयोजना कार्यान्वयन व्यवस्थापन, अनुगमन, मूल्याङ्कन प्रकृया

१३. आयोजनाको दिगोपनाका लागि गरिने कार्य विवरण

१४. आयोजनाबाट हुने वातावारणीय प्रभाव वार्षिक कार्ययोजनाको नमूना ढाँचा अनुसूची-१५
मा उल्लेख गरिएको छ ।

२०. स्थानीय श्रोत, साधनको विकास र सञ्चालन :

समूहको वाह्य निर्भरताका साथै उत्पादनको प्रति इकाई खर्च पनि घटाउनका लागि समूहले स्थानीय श्रोत, साधनको विकास र सञ्चालनमा उचित ध्यानदिनु पर्नेछ ।



चिरञ्जीत कुमार कार्की
प्रमुख प्रशासकीय अधिकारी



अर्जुन कुमार गुप्ता
नगर प्रमुख
नगरपालिका, गोदावरी

सरोकारवाला निकायको भूमिका एवं उत्तरदायित्व

२१ नगरपालिका अन्तर्गतको कृषि र पशु क्षेत्र हेर्ने शाखा:

- (१) कार्यालयको कृषि र पशु क्षेत्र हेर्ने शाखाले आफ्नो तथा बडा कार्यालय मातहत कार्य गर्ने सबै प्राविधिक कर्मचारीहरुको सम्पूर्ण कार्यको अद्यावधिक रेकर्ड राख्नु पर्नेछ । (२) कृषक समूहको हालको संख्या, तिनको विकासको विभिन्नतह (गठन हुन लागेको, सञ्चालित हुन लागेको तथा परिपक्व हुन लागेको) को आँकडा कृषक समूह, बडा कार्यालयको रकेर्डबाट परिमार्जन गर्नु पर्नेछ ।
- (३) कृषि र पशु क्षेत्र हेर्ने शाखाले विषय विशेषज्ञ सहितको टोली गरी समूह बैठकमा भाग लिने, समूह सदस्यहरुको तालिम सञ्चालन गर्ने र समूह सदस्यहरुले सञ्चालन गरेको कार्यक्रमहरुको सुपरिवेक्षण एवम् अनुगमन गर्ने कार्यतालिका बनाउनु पर्दछ र सोही अनुसार परिचालन गर्नु पर्नेछ ।
- (४) समूहका सदस्यहरुलाई समस्या पहिचान गर्न र तिनको समाधान गर्न सहयोग पुऱ्याउने तथा फिल्डमा कार्यरत कृषि प्रसार कार्यकर्ताहरुलाई समेत तालिम दिनु पर्नेछ
- (५) उत्पादन खर्च घटाउन र जग्गाको उत्पादकत्व बढाउन तथा पशु र पशुजन्य पदार्थको उत्पादनकत्व बढाउनका लागि स्थानीय एवं बाह्य श्रोतहरुको कुशलतापूर्वक उपयोग गर्ने ज्ञान, सीप एवम् तरिकाहरु फिल्डमा काम गर्ने कृषि प्रसार कार्यकर्ताले सिकाउनु पर्नेछ ।

आयोजना कार्यान्वयन, सुपरिवेक्षण, अनुगमन एवं मूल्याङ्कन

२२. सुपरिवेक्षण, अनुगमन एवं मूल्याङ्कन :

प्रमुख प्रशासकीय अधिकृत वा निजले खटाएको कर्मचारीले कृषक समूह र तिनको कार्यक्रमको समय समयमा अनुगमन गरी आवश्यक निर्देशन दिन सक्नेछ ।



मुख्य कुमार कार्की
प्रमुख प्रशासकीय अधिकृत

मुख्य कुमार
प्रमुख प्रशासकीय अधिकृत
नगर निकायलिका, रोपन

२३. समूह गठनका लागि खर्च सम्बन्धमा :

कुनै नयाँ कृषक समूह गठनका लागि आवश्यक पर्ने खर्च स्थानीय दररेट अनुसार समूह गठन गर्ने निकायले गर्नेछ भने समूहको अन्यखर्च जस्तै नियमित बैठक, साधारण सभा आदि लगायतका लाग्ने अन्य खर्चहरु समूहको आफ्नो श्रोतबाट व्यहोर्नु पर्नेछ।

२४. कृषक समूहको आवद्धता :

कृषि पेशाको माध्यमद्वारा कृषि क्षेत्रमा योगदान पुऱ्याउने उद्देश्यले सम्बन्धित सरकारी कार्यालयमा दर्ता भएका कृपक समूहहरु एवं कृषि सहकारीहरु सम्बन्धित स्थानीय, जिल्ला, प्रादेशिक र संघीय तहमा राष्ट्रिय कृषक समूहमहासंघमा आवद्ध हुन सक्नेछन्।

२५. कृषक समुहको सहकारीकरण :

कृषक समूहलाई बढी सक्रिय, प्रभावकारी, दिगो र कृषकहरुको उन्नतिमा अभ्य योगदान गर्न सक्ने बनाउनका निमित्त सो क्षेत्रमा केहीकार्य अनुभवभएको समूहले चाहेमा सहकारीमा परिणत गर्न सकिनेछ । सामान्यतः सहकारी ऐन, २०७५ अनुसार तोकिएको ढाँचा पुरा भएको अवस्थामा कृषक सहकारी संस्थादर्ता गर्न योग्यहुन सक्नेछन् । कृषक सहकारी संस्था गठन गर्दा देहायको आधार पुरा भएका संस्था बढी दिगो हुन सक्नेछन् ।

- (क) कृषक समूहको रुपमा ३ वर्षको अनुभवभएको ।
(ख) प्रयाप्त बचत सङ्कलन गरी सञ्चालनभएको ।

(ग) व्यवसायिक क्रियाकलापहरु सञ्चालन गर्न सक्षमभएको । साथै, समूहको नाममा रहेको सम्पूर्ण चल-अचल सम्पत्ति उक्त समूहभंग भएर बनेको सहकारी दर्ता भएपछि सो सहकारीको नाममा स्वतः हस्तान्तरण हुनेछ ।

२६. संशोधन गर्न सकिने:

नगर कार्यपालिकाले आवश्यक ठानेमा यस कार्यविधिमा आवश्यक संशोधन गर्न सक्नेछ ।

२७. यस कार्यविधि बमोजिम आफूलाई प्राप्त अधिकार वा जिम्मेवारी प्रमुख प्रशासकीय अधिकंतले नगरपालिकाको कूनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

२८. व्याख्या:

यस कार्यविधिमा कुनै कुरा स्पष्ट नभएमा वा कुनै द्विविधा उत्पन्न भएमा सो सम्बन्धमा नगर कार्यपालिकाले निर्णय गरे बमोजिम हुनेछ ।

अनुसूची - १

कृषक समूहको विधान (नमूना)

प्रस्तावना

कृषिजन्य/पशुजन्य वस्तुको उत्पादन, उत्पादकत्व बढाउन, उत्पादन सामग्री सुलभ बनाउन, उत्पादित सामग्रीको विक्रीवितरण, भण्डारण व्यवस्थापन गरी उन्नतवीउ एवम् आयबृद्धि, बचत सङ्कलनबाट आत्मनिर्भर हुनका लागि कृषि तथा पशु शाखा गैर नगरपालिका वडा न.....मा
श्री कृषक समूह गठन गर्यौ ।

परिच्छेद - १

प्रारम्भिक



१.१ संक्षिप्त नाम र प्रारम्भ :

- (क) यस समूहको नाम "श्री कृषक समूह, २०७....." रहने छ ।
(ख) यो विधान समूह नगरपालिकाको पशु वा कृषि शाखामा दर्ता भएपछि तुरन्त लागु हुने छ ।

१.२ परिभाषा :विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा, यो विधानमा:

- (क) "समूह"भन्नाले यस विधानमा उल्लेखित कृषिकार्यद्वारा कृषि/पशुजन्यउपजको उत्पादन, उत्पादकत्व बढाई आयआर्जन गर्न इच्छुक कृषकहरुको समूहलाई जनाउने छ
(ख) "सदस्य"भन्नाले कृषक जो कृषक समूहको उद्देश्य अनुसार उत्पादन र उत्पादकत्व बढाउन विधानको दफा ३ बमोजिम सदस्यता लिएको हुन्छ ।
(ग) "कार्य समिति"भन्नाले विधान अनुसार निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्य पदाधिकारीहरुलाई जनाउने छ ।
(घ) "साधारण सभा" भन्नाले यस विधानको दफा ४ बमोजिम गठित सभालाई जनाउने छ ।

- १.३ समूहको छाप :गोलो घोराभित्र यस समूहको नाम "श्री कृषक समूह, २०७....." रहनेछ ।



१.४ समूहको कार्यालय : यस समूहको कार्यालय गौर नगरपालिका बडा नं. मा रहनेछ

१.५ समूहको दर्ता :

कृषक समूह सम्बन्धित गौर नगरपालिका अन्तर्गत कृषि वा पशु क्षेत्र हेर्ने शाखामा दर्ता गर्नु पर्नेछ। साथै अनिवार्य रूपमा आन्तरिक राजस्व कार्यालयमा समेत दर्ता गरी स्थायी लेखा नम्बर लिनु पर्नेछ।

परिच्छेद - २

उद्देश्य र कार्य

२.१ उद्देश्यः सदस्यहरुको सामाजिक, आर्थिक, कृषि जन्य व्यवसायिक हितलाई ध्यानमा राखी देहायमा उल्लेखित समूहको उद्देश्य हुनेछः

- (क) कृषि व्यवसायलाई आधुनिकीकरण एवम् विविधिकरण गरी उत्पादकत्व, उत्पादन वृद्धिका लागि एकजुट भई काम गर्ने ।
- (ख) सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उठाउने ।
- (ग) सदस्यहरुमा स्वावलम्बनको ज्ञान, पारस्परिक सहयोग र मितव्यिताको भावना जागृत गराउने।
- (घ) पशु/मत्स्य पालन व्यवसायलाई आधुनिकीकरण र व्यवसायीकरण तर्फ अगाडि बढाउने ।

२.२ कार्यः समूहको विधान दफा २.१ बमोजिमका उद्देश्यहरु प्राप्त गर्न यो समूहले देहाय बमोजिमकार्यहरु गर्नेछः

१. उन्नत प्रविधिबाट खेती तथा पशुपालन गरी उत्पादन एवम् उत्पादकत्व बढाउने,
२. विजवृद्धि गरी आत्मनिर्भर हुने,
३. उन्नतप्रविधिअपनाउने,
४. कृषि उत्पादनबाट आय वृद्धि गर्ने,
५. समूहबाट बजार व्यवस्थापन गर्ने,
६. कृषकद्वारा उत्पादित वस्तुको मूल्यमा एक रूपता ल्याउने,
७. भण्डारणको व्यवस्था,
८. सदस्यहरुको सीपमा वृद्धि गर्नका लागि अन्य कार्यक्रमहरु तर्जुमा गरी सञ्चालित गर्ने,

अ. उद्देश्य
नम्बर प्रमाण
श्री नगरपालिका, २४८८

मुमन कुमार कार्की
प्रशासकीय अधिकृत

९. गोठ देखि ओठ सम्म स्वच्छ उत्पादन पुऱ्याउने,
१०. सदस्यको आर्थिक अवस्था सुधार गर्ने सके किसिमका अन्यक्रियाकलाप सञ्चालन गर्ने,
११. सदस्यहरु बीच स्वावलम्बन, पारस्परिक सहयोग एवम् मितव्ययीता अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रवर्द्धन गर्ने,
१२. समूह सदस्यहरुमा उत्पादनशील आयमुलक एवम् सिपमूलक उद्देश्यका लागि सदस्यहरुलाई सुलभ व्याजदरमा ऋण प्रदान गर्ने,
१३. आफ्नो उद्देश्य पुरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय क्षेत्र, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सहयोगात्मक भावना राख्ने,
१४. कृषि सँग सम्बन्धित अन्य कृषक समूह, सहकारी, वित्तीय संघ संस्थाहरुसँग सम्पर्क कायम गरी जानकारी एवम् सूचना आदानप्रदान गर्ने,
१५. यस क्षेत्र/भेगका कृषकहरु द्वारा उठाइएको समस्याहरु नगरपालिकाको कृषि वा पशु शाखामा जानकारी उपलब्ध गराई समाधान निकाले प्रयास गर्ने,
१६. उन्नतवीउ, रासायनिक मल, सुधारिएको औजार, किटनाशक विषादी, उन्नत घाँसको वीउ, सेट्स आदि विक्री वितरण गर्ने,
१७. सिंचाई सुविधाउपलब्ध गराउने,
१८. खेती विकास योजना तयार गर्न एवम् पकेट प्याकेज कार्यक्रमलाई सहयोग पुऱ्याउने,
१९. संघन कृषि विकास कार्यक्रमलाई सघाउ पुऱ्याउने,
२०. नगदे वालीउत्पादन, पशुजन्य उत्पादन, भण्डारण, प्रशोधन तथा विक्रि वितरणको व्यवस्था मिलाउने,
२१. उन्नत भुरा उत्पादन तथा विक्रि वितरण गर्ने,
२२. माछा उत्पादन एवम् उत्पादकत्व बढाउने,
२३. उत्पादित माछाहरुको विक्री वितरणका लागि बजार व्यवस्थापन गर्ने, घज
२४. मत्स्यपालन सम्बन्धी प्राविधिक सेवा पुऱ्याउन सहयोग गर्ने,
२५. कृषिउपज उचित मूल्यमा खरिद विक्री तथा दुवानी गर्ने,
२६. कृषिउपज भण्डारण गर्न गोदामको सुविधा उपलब्ध गराउने,
२७. कृषिउपज प्रशोधन गर्न एवम् उचित मूल्यमा विक्री गर्ने,



मुमन कुमार कार्की
प्रभुल प्रशासकीय अधिकृत

- ५
२८. प्रशोधन वस्तुको उचित मूल्यमा विक्री गर्ने,
 २९. सङ्कलित बचत/हितकोषको संकलन, प्रभावकारी परिचालन गर्ने,
 ३०. घाँस तथा घाँस वीउको उत्पादन एवम् विक्रीवितरण गर्ने,
 ३१. मासुमा आत्मनिर्भर कार्यक्रम गर्ने,
 ३२. प्रजनन् योग्य पशु विक्रीवितरण गर्ने,
 ३३. पशु जन्य पदार्थको उत्पादन एवम् उत्पादकत्व बढ़ि गर्ने,
 ३४. समूहवा सदस्यलाई आवश्यक ऋण उपलब्ध गराउने,
 ३५. माथि उल्लेखित उद्देश्यहरु पूर्ति गर्न अन्य आवश्यक कार्यहरु गर्ने

परिच्छेद - ३

सदस्यता, योग्यता

३. सदस्यता : एकै उद्देश्य एवम् समान आर्थिक अवस्था भएको एवम् यस समूहको विधानको परिधि भित्र रहने इच्छा व्यक्त गरेको व्यक्तिलाई यस समूहको सदस्यता प्रदान गर्न सकिनेछ । तर सदस्य हुन चाहने व्यक्तिले कम्तिमा समूहका सदस्यहरुको लिखित सिफारिस साथ अनुसूची-४ अनुसार दर्खास्त दिनु पर्नेछ ।

३.१ सदस्यको लागि योग्यता :

- (क) आफै खेतीपाती/पशुपालन गरेको/गर्न सक्षम भएको ।
- (ख) समूहको उद्देश्य अनुरूपकार्य गर्न मन्जुरी भएको ।
- (ग) कृषक-कृषक बीचआपसी सहयोग बढाउन ईच्छुक भएको ।
- (घ) नेपाली नागरिक र १८ वर्ष उमेर पुरा गरेको हुनु पर्नेछ । घघ

३.२ साधारण सदस्य :

सदस्यता शुल्क रु. तिरी साधारण सदस्यताको लागि निवेदनदिई कार्य समितिको निर्णय बमोजिम साधारण सदस्यता प्राप्त गर्न सक्ने छ । यस्तो सदस्यले मासिक बचत रु. प्रत्येक महिनाजम्मा गर्नु पर्नेछ ।

समूह गठन भईसकेपछि कुनै पनि योग्यता पुगेको व्यक्तिले समूहको सदस्यता लिन चाहेमा समूहमा आवद्ध प्रति सदस्य बराबर उक्त मिति सम्म सञ्चित हितकोष र सोको व्याज साथै नियमानुसारका अन्य शुल्क बुझाई सदस्यताप्राप्त गर्न सक्नेछ ।



२०
अज्यु कुपाल गुरु
नगर प्रमुख, रोपन
पारपालिका, रोपन

मुख्य कुपाल कार्यालय
ग्राम प्रशासनिक अधिकृत

३.३ सदस्यता कायम नरहने अवस्था (सदस्यको अयोग्यता) :

कार्य समितिले निम्न अवस्थामा सदस्यहरूलाई सदस्यताको लागि अयोग्य ठहच्याई सदस्यता समाप्त गर्न सक्नेछ ।

(क) तोकिएको मासिक बचत तथा अन्य तिर्नुपर्ने रकमहरु ३ महिना सम्म नतिरेमा ।

(ख) विधानको उद्देश्य विपरीत कार्य गरेमा वा समूहको रकम वा कागजात हिनामिना गरेमा वा अन्य कुनै कारणले कार्य समितिबाट निस्काशन गरेमा ।

(ग) सदस्यताबाट राजिनामा दिएमा (सदस्य रहन नचाहेर लिखित निवेदन कार्य समितिले सदर सिफारिस गरेमा) ।

(घ) नैतिक पतन देखिने फौजदारी अपराध गरेको प्रमाणित भएमा ।

(ङ) कृषि पेशात्यागी अन्य कार्य गर्न थालेमा ।

(च) सदस्यको मृत्यु भएमा ।

(छ) समूहको सिद्धान्त वानियमवा प्रतिष्ठामा आँचआउने कार्य गरेमा ।

परिच्छेद - ४

साधारणसभा तथा कार्य समिति

४.१ साधारण सभा:

यस समूहको सदस्यता प्राप्त सम्पूर्ण सदस्य साधारण सभाको सदस्य हुनेछन् । जुन समूहको उच्चतम् निकाय हुनेछ । यसले विधान पारित एवम् संशोधन गर्न सक्नेछ । साधारण सभा वर्षमा एक पटक बस्ने छ । तर आवश्यकता अनुसार जुनसुकै वेला साधारण सभा बोलाउन सकिने छ ।



४.२ साधारण सभाको अधिवेशन :

कार्य समितिले तोकको मिति र समयमा यस समूहको सचिवले अध्यक्षको परामर्श लिइ लिखित मूच्चनाद्वारा सम्पूर्ण सदस्यलाई साधारण सभाको स्थान, समय, मितितथा एजेण्डाको जानकारी गराउनु पर्नेछ ।

४.३ साधारण सभाको काम, कर्तव्य र अधिकार :

(क) कार्य समितिको निर्वाचन गर्ने तथा गठन गर्ने ।

(ख) विधान संशोधन गर्ने ।



- (ग) वार्षिक बजेटको अनुमोदन गर्ने ।
- (घ) समूहको वार्षिक कार्यक्रम स्वीकृत गर्ने ।
- (ड) समूहको वार्षिक कार्य योजनाबनाउने ।
- (च) समूहले कार्य योजना बनाउँदा कमिति ६० प्रतिशत कृषि कार्यक्रम बनाउने ।

४.४ साधारण सभाको गणपूरक संख्या :



समूहको साधारण सभाको वैठकमा कमिति ५१ पनि ५१ प्रतिशत सदस्यहरुको उपस्थितिमा हुनु पर्नेछ । यदि सो नभए फेरी ३ दिनभित्र अर्को सभावोलाउनु पर्नेछ । यसमा कुल साधारण सदस्यको २५ प्रतिशत उपस्थिति भएमा पनि यो सभाको बैठक बस्नेछ ।

४.५ कार्य समिति गठन विधि :

- (क) कार्य समितिहरुको सदस्यीयहुनेछ ।
- (ख) कार्य समितिमा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यहरु हुनेछन् । आवश्यकता अनुसार उपाध्यक्ष तथा सह-सचिवको पनि व्यवस्था गर्न सकिने छ ।
- (ग) कार्य समितिका पदाधिकारीहरुको बैठक हरेक महिनाको गते/दिनहुनेछ । तर आवश्यकता भए जुनसुकै समयमा पनि बस्ने सक्ने छ ।
- (घ) कार्य समितिको पदाधिकारीहरुको कार्य अवधि २ वर्षको हुनेछ ।
- (ड) कार्य समितिको कुनै पद खालीभएमा साधारण सदस्यमध्येबाट कसैलाई पनि कार्य समितिको पदमा समितिको बहुमतबाट मनोनित गर्न सकिनेछ ।
- (च) कार्य समितिको गणपूरक संख्या २/३ लाई मानिने छ । बहुमतद्वारा निर्णय हुनेछ ।
- (छ) साधारण सभाका सदस्यहरुले आफु मध्येबाट निर्वाचन प्रकृयाद्वारा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा अन्य पदाधिकारीहरुको चयन गरी कार्य समिति गठन गर्नेछ । तर अध्यक्ष, सचिव, कोषाध्यक्ष मध्ये एक पदमा महिला सदस्य अनिवार्य रूपमा हुनु पर्दछ ।

४.६ कार्य समितिको काम, कर्तव्य र अधिकार :

- (क) विधानको परिधिभित्र रही समूहको उद्देश्य अनुरूप साधारण सभाले गरेको नीतिनिर्देशनलाई पालन गर्ने ।
- (ख) समूहको वार्षिक कार्यक्रम बनाउने तथा समूहको क्रियाकलापहरु सञ्चालन गर्ने ।



- (ग) सहकारी तथा गैर सहकारी संस्थाहरुसँग सम्पर्क बढ़ि गर्ने तथा कृषि सम्बन्ध अन्य संघ संस्थाहरुसँग सम्पर्क गरी बढी भन्दा बढी सहयोग प्राप्त गर्ने । घट
- (घ) सहकारीमाजाने प्रयास गर्ने ।
- (ङ) समूहको कार्य योजनाबनाई लागु गर्ने ।
- (च) समूहको वार्षिक प्रतिवेदन बनाउने र प्रस्तुत गर्ने ।

४.७ समूहको बैठक :

समूहको नियमित बैठक प्रत्येक महिनाको गते बस्ने छ । समूह बैठकहरु कार्य समितिले निधो गरेको स्थान, मिति र समयमा नियमित रूपमा बस्ने छ । पुर्व निर्धारित बैठकमा कुनै सदस्यले भाग लिन नसक्ने भएमा सोको जानकारी कारण सहितपहिले नै दिनु पर्नेछ । विशेष परिस्थिति बाहेक लगातार तीन बैठकहरुमा उपस्थितन हुने सदस्यलाई समूह सहमतिको आधारमा निष्कासित गरिनेछ ।

परिच्छेद - ५

पदाधिकारीको काम, कर्तव्य र अधिकार

५.१ अध्यक्षको काम, कर्तव्य र अधिकार:

- (क) आवश्यकता अनुसार समूहको बैठक र साधारण सभा बोलाउने ।
- (ख) बैठकको अध्यक्षता गर्ने तथा बैठक नियन्त्रण गर्ने ।
- (ग) समूहलाई क्रियाशिल गराउने र उद्देश्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने ।
- (घ) कुनै विषयमा मतदान हुँदा मत बराबर भएमा निर्णायक मत दिने ।
- (ङ) विधानमा तोकिए अनुसार साधारण सदस्यले माग गरे अनुरूप विशेष साधारण सभा बोलाउने ।
- (च) समूहले तोकेको काम कारबाही गर्ने ।
- (छ) समूहमा उठेका विवादहरु समाधान गर्ने ।
- (ज) समूह र स्थानीयतहको सम्बन्धित निकायहरुसँग सम्पर्क व्यक्तिको रूपमाकाम गर्ने
- (झ) समूहको निर्णय, कार्यक्रम र कृयाकलाप, भएका कारबाहीहरु एवम् समस्याहरुको अभिलेख राखा सचिवलाई सहजीकरण गर्ने ।



मुद्रन कुपार कार्की
प्रमुख प्रशासनिक विभाग

अन्य कुमार गाउड
नगर प्रमुख
मौर नगरपालिका रोप्तान

- (ब्र) वार्षिक कार्यालयोजनाको कार्यान्वयन एवम् समूह परिचालनको नेतृत्वलिने ।
- (ट) समूह बैठकमा भएका निर्णय, वार्षिक साधारण सभाका निर्णय, वार्षिक प्रगति प्रतिवेदन लगायतका कागजातहरु प्रमाणित गर्ने र आवश्यकता अनुसार सम्बन्धित निकायमा पेश गर्ने ।
- (ठ) समूह सदस्यहरुलाई आफ्ना समस्याहरुको पहिचान र तिनको प्राथमिकता तोक्न सधाउनु र साथै उक्त समस्याहरु समाधान गर्ने कार्यक्रम बनाउन र कार्यान्वयन गर्ने लगाउने ।
- (ड) सदस्यहरुलाई कृयाशिल गराई समन्वय र सहकार्य गर्ने ।

५.२ उपाध्यक्षको काम, कर्तव्य र अधिकार :

- (क) अध्यक्षको कार्यमा सहयोग गर्ने ।
- (ख) अध्यक्षको अनुपस्थितिमा अध्यक्ष गर्ने सबै कार्य गर्ने ।
- (ग) कार्य समितिले तोकेको कार्य गर्ने ।

५.३ सचिवको काम, कर्तव्य र अधिकार :

- (क) अध्यक्षसँगको परामर्शमा बैठक बोलाउने ।
- (ख) बैठकको तयारी गर्ने ।
- (ग) समूहको निर्णय पुस्तिकातयार गर्ने ।
- (घ) समूहको सम्पूर्ण कागजातहरु सुरक्षित राख्ने ।

- (ङ) समूह बैठक एवम् साधारण सभाबाट पारित निर्णयको कार्यान्वयनका लागि पहल गर्ने । घड
- (च) वार्षिक प्रतिवेदनतयार पारी साधारण सभामा पेश गर्ने ।
- (छ) समूहको कार्य योजना निर्माणमा सहयोग गर्ने ।
- (ज) कार्य समितिले तोकेको कार्य गर्ने ।

५.४ कोपाध्यक्षको काम, कर्तव्य र अधिकार :

- (क) समूहको हितकोष रकम नियमित उठाउने र फरफारक गर्ने ।
- (ख) समूह हितकोष व्यवस्थापन गर्ने ।
- (ग) समूहको सबै कोषको हिसाव किताव सुरक्षित र दुरुस्त राख्ने ।
- (घ) समूहको चल, अचल सम्पूर्ण सम्पत्तिको सुरक्षाको जिम्मेवारी लिने ।

(ङ) समूहको वार्षिक बजट तयार पार्ने र साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्ने एवम् लेखापरिक्षण गराउने ।

(च) समूह अध्यक्ष वा सचिवसँग मिलि खाता सञ्चालन गर्ने ।

(छ) कार्य समितिले तोकेको अन्यकार्य गर्ने ।

५.५ कार्य समिति सदस्यहरुको काम, कर्तव्य र अधिकार :

(क) आवश्यकता अनुसार समूहका अन्य उपसमितिमा रही जिम्मेवारी वहन गर्ने ।

(ख) कार्य समितिले तोकेको अन्यकार्य गर्ने ।

परिच्छेद - ६

आर्थिक व्यवस्थापन तथा परिचालन

६.१ आर्थिक श्रोतः

(क) यस समूहको सदस्यहरुबाट प्राप्त सदस्यता शुल्क

(ख) समूहको अन्य क्रियाकलापबाट भएको आमदानी

(ग) समूहको सदस्यले बचत गर्ने मासिक रकम घट

(घ) समूहबाट ऋण लगानीगर्दा प्राप्त व्याज

(ङ) समूहले अन्य संघ/संस्थाबाट पाएको अवसरबाट समूह सदस्यले पाउने निश्चित पारिश्रमिकबाट.... प्रतिशत लेबी

(च) समूह सदस्यले आफ्नो नामबाट गरेको बचत

(छ) विलम्ब शुल्कबाट

६.२ हितकोष :

(क) श्री कृषक समूहको एक हितकोष हुने छ ।

(ख) श्री वैकमा समूहको खाता रहने छ ।

६.३ हितकोष परिचालन :

(क) हितकोष रकमको कमितमा ५० प्रतिशत कृषिकार्यमा सञ्चालन गर्नु पर्नेछ ।

(ख) समूह सदस्यलाई आवश्यकता भएमा हितकोषबाट ऋण/सापटी लिन सक्नेछन् ।

(ग) सदस्यले ऋण माग गर्न अनुसूची-५ अनुसार निवेदनदिनु पर्नेछ ।

घ) कृषि कार्यका लागि लिइएको ऋणमा प्रतिशत मासिक व्याज लाग्ने छ

दु) अन्य ऋणमा प्रतिशत मासिक व्याज लागे छ ।

च) मासिक व्याज, मासिक बचत रकम एवम् ऋणी सदस्यले तोकिए बमोजिम ऋण किस्ता प्रत्येक महिना बुभाउन् पर्नेछ ।

छ) ऋण लिंदा ऋण रकमको प्रतिशत सेवा शुल्क बुझाउनु पर्नेछ ।

ज) वैकमा समूहअगुवा/अध्यक्षवा सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट खाता
मञ्चालनहुनेछ ।

*श्रोत/हितकोष परिचालनका उपायहरुलाई मुख्यतया दुई वर्ग (आवश्यक खर्च र आन्तरिक लगानी) मा विभाजन गर्न सकिन्छ ।

(क) आवश्यक खर्च :

आवश्यक खर्च भन्नाले कार्यालय र प्रशासनिक खर्च भन्ने जनाउँदछ ।

(१) कार्यालय खर्च (कपी, कलम, स्टिच, बिल, भौचर, फाइल, रजिस्टर, खाता, पत्रपत्रिका)

(२) फर्निचर खर्च

(३) ढुवानी तथा घर भाडा

(४) अन्य संस्थासँग सदस्यता लिंदातिर्नुपर्ने खर्च र वार्षिक नवीकरण खर्च

(५) लेखा परीक्षण खर्च

(६) कर्मचारी पारिश्रमिक खर्च

(७) साधारण सभाखर्च

(d) विविध (सम्हङ्को बैठकमा चियानास्ता आदि)।

(ख) आन्तरिक लगानी :


आन्तरिक लगानी भन्नाले समूहभित्रको सदस्यबीचको लगानी भन्ने जनाउँदछ । जस्तै :

(१) उत्पादन मूलक कार्य (उत्पादन तथा उत्पादन सामग्री खरिद विक्री)

(२) मल, वीउ, बाली संरक्षण, तरकारी वोट विरुद्ध किन्तु र प्रयोग गर्ने

(३) आयमुलक कार्य गर्न (बाखा, बंगुर पालन आदि)।

(४) घरेलु आयमुलककार्य गर्ने (स्थानीय सिप, रेशम पालन, सिलाई बुनाई, माहुरी पालन, तरकारी खेती, करेसावारी आदि)



- (५) सामाजिक कार्य जस्तै सर्फाइ अभियान, पहिरो नियन्त्रण, वृक्षारोपण, कुलो निर्माण, स्वास्थ्य, वातावरण संरक्षण आदि ।
- (६) सिपविकास जस्तै प्याकिङ्ग, नर्सरी, तालिम
- (७) बौद्धिक कार्य जस्तै तालिम, प्रवचन, भ्रमण गोष्ठी आदि
- (८) सामाजिककार्य जस्तै महिला विकास
- (९) पूँजीलगानी, कर्जा प्रवाह, शेयर खरिद आदि ।

४ विलम्ब शुल्कः

- क) मासिक बचत रकम तोकेको समयमा नतिरेमा पहिलो महिना प्रतिदिन रु. विलम्ब शुल्क लाग्नेछ ।
- ख) दोश्रो महिना प्रतिदिन रु. विलम्ब शुल्कलाग्ने छ ।
- ग) तेश्रो महिना प्रतिदिन रु.
- घ) चौथो महिनाबाट सदस्यता खारेज हुनेछ ।
- इ) प्रत्येक महिना बुझाउनु पर्ने ऋण किस्ता र व्याज नबुझाएमा प्रतिमहिना रु. प्रतिदिन दोश्रो महिना रु. प्रतिदिन र तेश्रो महिना रु. प्रतिदिन विलम्ब शुल्कलाग्ने छ ।
चौथो महिनामा ऋण रकमव्याजहरु ऋणी र जमानी सदस्यहरुबाट असुल उपर गरिनेछ ।
- ऋ) एक सदस्यको जमानी बसेको सदस्यले अर्कोको पुनःजमानी बस्ने छैन ।
- ऋ) जमानी सदस्यले ऋण पाउने छैन तर ऋणी सदस्यले ऋण तिरि सकेपछि जमानी सदस्यले ऋण पाउन सक्नेछ ।
- ऋ) ऋण लिएको सदस्यले अरु सदस्यको जमानी बस्न पाउने छैन ।
- ऋ) ऋण लिनकालागि सम्म एक सदस्यको जमानी रु..... सम्म दुई सदस्य र रु..... सम्म तिन सदस्यको जमानीचाहिनेछ ।

लगानीको सुरक्षण :

पनि व्यक्तिले आफ्नो नाममा जम्मा भएको हितकोषको अधिकतम ९० प्रतिशत सम्म मात्र लिन पाउने छ । यदि व्यक्तिको नाममा संकलित हितकोषको ९० प्रतिशत भन्दा बढी ऋण उपर्ने भएमा सोही समूहका अन्य २ जना सदस्यको सामुहिक जमानीमा ऋण दिन सकिने छ ।



27

मुमन कुमार काक्की
प्रमुख प्रशासकिय अधिकृत

६
नगर प्रमुख
काठमाडौं नगरपालिका

~~८०~~
ऋण लिने व्यक्तिले तिर्नपर्ने साँचा र व्याज रकम नतिरेको/तिर्न नसकेको खण्डमा जमानी बसेका सदस्य मार्फत असुल उपर गरिनेछ । यदि जमानी मार्फत पनि असुल उपर हुन नसकेको अवस्थामा नेपाल सरकारको प्रचलित नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाईनेछ । ऋण लगानी एवम् असुल उपर गर्ने ऋण उप-समितिको स्वीकृति लिनुपर्ने छ । ऋण उपसमितिका सदस्यहरु कोही पनि जमानी बस्तु पाइने छैन ।

६.६ लेखापरीक्षण :

प्रत्येक समूहले रजिस्टर्ड लेखा परीक्षकबाट लेखा परीक्षण अनिवार्य रूपमा गराउनु पर्दछ । यसरी गरीएका लेखा परीक्षणहरु वार्षिक साधारण सभाको पूर्ण बहुमतबाट अनुमोदन गर्नु पर्दछ । मुनाफा सम्पूर्ण सदस्यलाई प्रत्येक वर्षको लेखा परीक्षण पछि निजहरुको हिसाव खातामा जम्मा गर्नु पर्दछ ।

परिच्छेद - ७

विविध

७.१ निर्वाचन सम्बन्धी व्यवस्था:

यस समूहको कार्य समिति कायम रहेको अवस्थामा सोहीकार्य समितिले र सो समिति कायम नरहेको अवस्थामा साधारण सदस्यहरुको बैठकले निर्वाचनअधिकृत नियुक्त गर्नेछ । सो निर्वाचनअधिकृतले निर्वाचन अधिकृतमा नियुक्त भएको मितिले एक महिना भित्र निर्वाचन गराई सक्नु पर्नेछ । सो निर्वाचनमा पने खर्च कार्य समितिले व्यवस्था गर्ने छ । यसमाकार्य समितिको पदाधिकारीहरुलाई मतदान वा सहमतिद्वारा साधारण सभाको सदस्यहरुले छान्ने छन् ।

७.२ पदावधि :

(क) कार्य समिति सदस्य तथा पदाधिकारीहरुको पदावधि निर्वाचित भएको मिति देखि २ वर्षको हुने छ ।

(ख) सो गठित कार्य समितिको पदावधि समाप्तहुनु भन्दा १ महिनाअगावै समूहको साधारण सभाबोलाई नयाँकार्य समितिको चुनाव गराउन अनिवार्य हुनेछ ।

(ग) कार्य समितिले विधानमा उल्लेखित आफ्नो कार्यकाल समाप्तहुनु भन्दा १ महिनाअगावै निर्वाचन गराउन नसकेको तथा निजको कार्य अवधी समाप्त भएपछि सो कार्य समितिको सदस्यहरुको समितिले आफ्नो समितिको बैठक बोलाई एउटा तदर्थ (प्रबन्ध वा तयारी)



मुख्य कमार कार्की
प्रमुख प्रशासनिक अधिकृत

कमार गुरु
प्रमुख
प्रशासनिक अधिकृत

४५

समिति खडा गरी सो तदर्थ समितिद्वारा साधारण सभाको बैठक बोलाई नयाँकार्य समितिको गठन गर्ने छ ।

(घ) कार्य समितिको पदावधि समाप्तहुनु अगावै कार्यरत कार्य समितिकुनै किसिमबाट भंग हुनगएमा भंगभएको कार्य समितिले आफ्नो जिम्मामा रहेको कागजपत्र नगदी जन्ती कार्यभार समेत सम्पूर्ण सदस्यको सभाबोलाई अथवा कार्यालय सचिव भए सोलाई बुझाई सोको भरपाई लिनु पर्नेछ । सो नगरेमा यस समूहलाई हानी नोक्सानी भएमा सो कार्य समितिका पदाधिकारीहरुले संयुक्त रूपमा व्यहोर्नु पर्नेछ ।

७.३ उम्मेदवारको अयोग्यता :

- (क) (व्यक्ति) जो कृष पेशामा संलग्न छैन ।
- (ख) (व्यक्ति) जो कृषिको समूहमा छैन ।
- (ग) (व्यक्ति) जसले समूहको उद्देश्य विपरित कार्य गर्दछ ।
- (घ) (व्यक्ति) जसको मानसिकअवस्था समान्य छैन ।
- (ङ) फौजदारी अभियोगमा सजायपाएको व्यक्ति ।

७.४ अविश्वासको प्रस्ताव :

साधारण सभाको सदस्यहरु मध्येबाट एक तिहाई सदस्यहरुले कार्य समिति उपर अविश्वासको प्रस्तावल्याई दुई तिहाई सदस्यहरुबाट सो प्रस्तावपारित भएमाकार्य समिति विघटन हुने छ । तर अविश्वासको प्रस्ताव आएमा सफाईको मौकाबाट बञ्चित गरिने छैन ।

७.५ राजीनामा :

यस समूहको अध्यक्षले उपाध्यक्ष (भए) समक्षवा सचिव समक्ष र अध्यक्षबाहेक अन्यकार्य समितिका पदाधिकारीहरुले अध्यक्ष समक्ष राजीनामा दिन सक्नेछन् । कार्य समितिको बैठकबाट स्वीकृत नभए सम्म तिनीहरु आफ्नो पदमा बहाली रही रहने छन् ।

७.६ विधान संशोधन :

समूहको विधान संशोधन गर्न आवश्यकता पर्न आएमा साधारण सभाको सदस्यहरु मध्येका कम्तिमा ५१ प्रतिशत सदस्यको उपस्थितिमा विधान मस्यौदा पेश गरिने छ । सदस्यहरु मध्येका उपस्थिति सदस्यहरु मध्येका दुई तिहाई बहुमतबाट विधान संशोधन मस्यौदा पारित भएमा



विधान संशोधन गरिने छ । साथै संशोधित विधान स्थानीयतहको कृषि/पशु क्षेत्र हेर्ने शाखाबाट अनुमोदित नभए सम्म संशोधनभएको मानिने छैन ।

७.७ नियम बनाउने : साधारण सभाले आन्तरिक सञ्चालन नियमहरु बनाउन सक्नेछ,

७.८ उपसमितिहरु गठन गर्न सक्नेछ :

साधारण सभाले एवम् कार्य समितिले साधारण सभाको स्वीकृति लिइ आफ्ना कार्यक्रमहरु सञ्चालन गरी समूहको लक्ष्य र उद्देश्य प्राप्त गर्न उपसमितिहरु बनाउन सक्नेछ ।

७.९ विघटनः

समूहको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा उद्देश्य प्राप्त गर्न असुफलभए वा २ वर्षसम्म समूह नवीकरण नभएमा समूह विघटन हुने छ । यसरी समूह विघट भए बचत रकम सम्पूर्ण सदस्यलाई फिर्ता गर्नु पर्नेछ ।

७.१० समूह छोड्नु पर्ने अवस्था/सदस्यको मृत्यु/सदस्यले पाएको अवसर :

कुनै पनि सदस्यले समूह छोड्न चाहेको खण्डमा निजको नाममा सङ्कलन भएको हितकोष रकमबाट ३ प्रतिशतकटा गरी बाँकी रकम भुक्तानी दिईनेछ । यदिकुनै सदस्यको मृत्यु भएमा निजले बचत गरेको सम्पूर्ण रकम निजको सबैभन्दा नजिकको आफन्तलाई समूहले दिने व्याज सहित फिर्ता दिइनेछ । समूहले कुनै पनि संघ/संस्था/कार्यालयबाट पाएको कुनै पनि अवसर सामग्रीहरु आवश्यकता हेरी समूहको बैठकबाट निर्णय गराई पालैपालो गरी सबै सदस्यले पाउने गरी वितरण गरिनेछ ।

७.११ समूहको चलअचल सम्पत्ति :

समूह विघटन भए पश्चात समूहको चल अचल सम्पत्ति नगरपालिकाको कृषि/पशु शाखाको सिफारिसमा नगरपालिकाको निर्णय बमोजिम हुनेछ । उक्त निर्णय चित्त नबुझेको खण्डमा नगरपालिकाको उपाध्यक्ष समक्ष निवेदन गर्न सकिनेछ र सो सन्दर्भमा उपमेयरको निर्णय नै अन्तिमहुनेछ ।

अनुसूची - २

फाराम नं. १ कृषक समूहदर्ता फाराम जिल्ला :-

१. दर्ता नं. :-

२. समूहको नाम :-

३. समूहको किसिम :-

४. समूहको ठेगाना :-

जिल्ला :-

नगरपालिका :-

वडा नं. :-

५. गठन मिति :-

६. जम्मा सदस्य :- महिला पुरुष

गठन हुँदा समूहको उद्देश्य:-

फाराम नं. २ आर्थिक वर्षको अन्तमा सदस्य संख्याको स्थिति

आर्थिक वर्ष	सदस्य संख्यामा थप/घट र जम्मा बचत कोप	सदस्यद्वारा जम्मा भएको कोषको मौजुदा स्थिति	घट/बढको कारण (कोलम २ मा बढीको लागि + र घटीको लागि - चिन्ह लगाओ)
	संख्या		
	रु		
	संख्या		
	रु		
	संख्या		
	रु		



31
युपन कुमार कार्की
प्रमुख प्रशासक अधिकृत
अजय कुमार पाण्डा
नगर प्रमुख
नगरपालिका ताप्ला

फाराम नं. ३ समुहको बचत कोषको वार्षिक स्थिति

आर्थिक वर्ष	गत वर्षको रकम रु	बचत कोषमा घट/बढ़को कारण

नोट: यो विवरण (फाराम) आ.व.को पहिलो दिन (श्रावण १गते) कृषि/पशु क्षेत्र हेर्ने शाखाद्वारा अनिवार्या रूपमा अद्यावधिक बनाई राख्नु पर्छ ।

फाराम नं. ४ वडा कार्यालय/सेवा केन्द्रले पेश गर्नुपर्ने चौमासिकविवरण

चौमासिक अवधि :- प्रथम/द्वितीय/तृतीय

नगरपालिका :- वडा नं. :-

कृषक समूहको नाम :-

उत्पादन क) इकाई :-

ख) जम्मा लागत रु.:-

उत्पादकत्व(उत्पादन/क्षेत्रफल) :-

उत्पादनको विक्रीमूल्य(रु.इकाई) :-

उत्पादनको कुलमूल्य रु. :-

कार्य विवरण :-

सहभागी सदस्यहरुको संख्या :-

प्राप्त सहायता रु. :- श्रोत १ (.....) बाट :- श्रोत २ (.....) बाट :-

क्षेत्रफलवा संख्या र इकाई :-

खुदआमदानी (कुलआमदानी - लागतखर्च) रु. :-

कैफियत :-



मुमन कुमार कार्की
प्रमुख प्रशासक अधिकृत

अ.जय कुमार गुराहा
नगर प्रमुख
नगरपालिका, गोतापुर

अनुसूची - ३

समूह दर्ताको लागि निवेदन

श्रीमान् प्रमुख प्रशासकीय अधिकृतज्यू

गैर नगर कार्यपालिकाको कार्यालय

गैर, रैतहट ।

विषय: कृषि/पशु समूह दर्ता गरी पाउँ भन्ने बारे ।

श्री महाशाखा/शाखा/संस्थाको सहयोगमा/ हामी आफै संगठित भई
..... नगरपालिकामा गठन भएको हाम्रो समूहदर्ता गरी पाउन निम्न विवरणहरु संलग्न
गरी नेपाली नागरिकताको प्रतिलिपि सहित यो निवेदन गरिएको छ ।

समूहको अध्यक्षको

दस्तखतः

नाम, थरः

सम्पर्क नं.:

मिति:

समूहको विवरण

कृषक समूहको नाम स्थापना वर्ष ना. पा.को नाम


..... वडा नं. टोल समूहको उद्देश्य

..... सदस्य संख्या : पुरुष महिला

..... जम्मा

पदाधिकारीहरूको नाम

क्र. सं.	नम	पद	क्षैक्षिक योग्यता	उमेर	जग्गा क्षेत्रफल	दस्तखत	फोटो
१		अध्यक्ष					
२		उपाध्यक्ष					
३		सचिव					
४		कोपाध्यक्ष					



५		सदस्य				
६		सदस्य				
७		सदस्य				
८		सदस्य				
९		सदस्य				

संलग्न कागजातहरू:

१. समूह विद्यान
२. सम्बन्धित वडाको सिफारिस
३. समुह गठन तथा पदाधिकारी चयनको माइन्यूटको प्रतिलिपि
४. समुहमा रहने पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५. अन्य आवश्यक कागजात ।

अनुसूची - ४

(निर्देशिकाको दफा १२ सँग सम्बन्धित)

कृषक समूह दर्ताको प्रमाण-पत्र नमुना

गौर नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

प्रदेश नं. २, नेपाल

गौर, रौतहट

कृषक समूहदर्ता प्रमाण पत्र

दर्ता नं.

गौर नगरपालिकाको कृषक समूह गठन तथा व्यवस्थापन कार्यविधि, २०७६ को दफा १२ बमोजिम समूह पद्धतिलाई सुव्यवस्थित गर्दै कृषि प्रसार कार्यलाई टेवा पुऱ्याउने उद्देश्यले रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. मा मिति मा गठित श्री



34

सुमन कुमार कार्की
समूह प्रशासनिक अधिकृत

अजय कुमार गुप्ता
नगर प्रमुख
गौर नगरपालिका, रौतहट

..... कष्टक समहूलाई यस कायार्लयको अभिलेखमा दर्ता गरी यो प्रमाण- पत्र प्रदान गरिएको छ ।

शाखा प्रमुख

प्रमुख प्रशासकीय अधिकृत

मिति:

नवीकरण तालिका

गोरक्षनाथ प्रसाद
कार्यपालिका संघ कामकाज
गोरक्षनाथ प्रसाद
कार्यपालिका संघ कामकाज
गोरक्षनाथ प्रसाद
कार्यपालिका संघ कामकाज

मुमन कुमार कामकाज
प्रसाद प्रसाद कामकाज अधिकारी

२०२१/१२/१२